



राजविराज नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
राजविराज, सप्तरी  
शिलबन्दी बोलपत्रको सूचना

प्रथम पटक प्रकाशित मिति: २०७५।१०।०३

यस नगर क्षेत्र भित्र केमरा जडान तथा केही फ्रि वाईफाई क्षेत्र र बडा कार्यालयहरू बिच नेटवर्किङ्ग कार्य गर्नु पर्ने भएकोले सो कार्य शिलबन्दी बोलपत्रद्वारा गर्नुपर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त उत्पादक/कम्पनी/सप्लायर्स/फर्म/आधिकारिक विक्रेताहरूबाट निम्न शर्तहरूको अधिनमा रही रीतपूर्वक शिलबन्दी बोलपत्र आव्हान गरिएको व्यहोरा इच्छुक सम्बन्धित सबैलाई यो सार्वजनिक सूचना प्रकाशित गरिएकोछ ।

**शर्तहरू**

- १) बोलपत्र फारम सुचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिन भित्र चालु आ.व. का लागि नविकरण भएको ईजाजतपत्र, आयकर र मु.अ. कर दर्ता तथा आ.व.२०७४/०७५ सम्मको कर चुक्ता भएको प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरू संलग्न राखी लिखित निवेदनका साथ रु ३०००। दस्तुर (फिर्ता नहुने गरी) बुझाई इच्छुक बोलपत्र दाताले यस कार्यालयबाट बोलपत्र कागजात खरिद गर्न सकिनेछ ।
- २) खरिद भएको बोलपत्र फाराम शिलबन्दी गरी खाम बाहिर आफ्नो फर्मको नाम, ठेगाना, ठेक्का नं र सम्पर्क नम्बर स्पष्ट उल्लेख गरी यस कार्यालयमा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१औँ दिन दिनको १२ बजे भित्र दर्ता गरी सक्नुपर्नेछ ।
- ३) म्याद भित्र दर्ता भएका दर्ता गर्ने अन्तिम दिनको २:०० बजे उपस्थित बोलपत्रदाता वा निजका प्रतिनिधिहरू र कार्यालयका प्रतिनिधिहरूको रोहबरमा यस कार्यालयमा खोलिनेछ । बोलपत्रदाताहरू वा निजका प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
- ४) बोलपत्र खरिद गर्ने वा दाखिला गर्ने अन्तिम दिन बिदा परेमा त्यस पछि लगत्तै कार्यालय खुलेको दिन सोही अनुसार हुनेछ ।
- ५) तपशिलमा उल्लेखित धरौटी वापतको रकम राजविराज नगरपालिका कार्यालयको नाममा श्री राष्ट्रिय वाणिज्य बैंक लि. राजविराज, मा रहेको धरौटी खाता नं. २१८०३०३००७१०८ मा नगद जम्मा गरेको सक्कल भौचर वा यस कार्यालयको नाममा जारी गरिएको कम्तिमा १२० दिन सम्म मान्य भएको बोलपत्र जमानत पेश गर्नु पर्नेछ ।
- ६) म्याद नाघि आएको वा रीत नपुगेको वा शर्त राखि पेश भएको बोलपत्र मान्य हुने छैन ।
- ७) बोलपत्रदाताबाट बोलपत्रमा उल्लेखित मूल्य अभिवृद्धि कर (VAT) बाहेकको दररेट उल्लेख गर्नुपर्नेछ । सो दर रेटमा अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ । केरमेट भएकोमा केरमेट भएको ठाउँमा सहिछाप भएको हुनुपर्नेछ ।
- ८) यस कार्यालयको हितलाई ध्यानमा राखि बोलपत्र स्विकृत गर्ने वा नगर्ने वा आंशिक रूपमा स्वीकृत गर्ने वा रद्द गर्ने सबै अधिकार यस कार्यालयमा सुरक्षित हुनेछ ।
- ९) बोलपत्र स्वीकृत भएपछि कबोल ठेक्का अंकको ३ प्रतिशतले हुन आउने रकम बराबरको नगद जम्मा गरेको सक्कल बैंक भौचर वा कम्तीमा १ वर्ष म्याद भएको मान्यता प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी गरिएको कार्य जमानत पत्र (परफरमेन्स बण्ड) सम्झौता गर्नु अघि पेश गर्नुपर्नेछ ।
- १०) बोलपत्र सम्बन्धी कुनै कुरा बुझ्नु परेमा कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।
- ११) यस सूचनामा उल्लेख नभएको अन्य विषय प्रचलित ऐन, नियमानुसार हुनेछ ।
- १२) बोलपत्र स्वीकृत भई सम्झौता भए पछि सम्पूर्ण काम ४५ दिन भित्र सकाउनु पर्ने छ । सो समय भित्र काम नसकिने देखिएमा नगरपालिकाले काम हेरि केही समय थप गर्न सक्ने छ ततपश्चात पनि स्वीकृत फर्म वा सप्लायर्सले म्याद भित्र सम्पूर्ण काम गर्न गराउन नसके धरौटी जफत गरी कार्यालयबाट अर्को व्यवस्था मिलाइने छ ।
- १३) बोलपत्र दाताले नेपाल सरकारको कानून बमोजिम लाग्ने कर भन्सार शुल्क स्वयंले तिर्नु पर्नेछ । यस कार्यालयबाट कर छुटको लागि कुनै सिफारिस गर्ने छैन ।
- १४) शिलबन्दी बोलपत्रको कामको विवरण निम्न अनुसार छ ।

**तपशिल**

बोलपत्र कोड	कामको विवरण	बोलपत्र फारम दस्तुर (फिर्ता नहुने) रु.	न्यूनतम धरौटी रकम रु.
RM- 01-075/76	Installation of Wireless Surveillance System at different part of City, make free Wifi Zone in Particular Area and all ward office connection in municipality network with internet and Surveillance System.	Nrs. 3000/-	2.5% of quoted amount